



लैंगिक हिंसा (सेक्सुयल एसल्ट)

अष्ट्रेलियामा कसैमाथि लैंगिक हिंसा गर्नु गैरकानूनी हो।

यस्तो लैंगिक हिंसा (सेक्सुयल एसल्ट) गर्ने पुरुष वा महिला जो सुकै पनि जेल जान सक्छ।

यदि तपाईं वा तपाईंले चिनेको मान्छे खतरामा भएको थाहा छ भने प्रहरीलाई **000** मा सम्पर्क गर्नुहोस्।

अष्ट्रेलियामा प्रहरीले सुरक्षा गार्छ र भरोसा गर्न सकिन्छ।

निःशुल्क, गोप्य परामर्श तथा जानकारीका लागि **1800 737 732** मा 1800 RESPECT मा फोन गर्नुहोस्।

तपाईंलाई निःशुल्क दोभाषे आवश्यक छ भने **131 450** मा फोन गर्नुहोस्।

अष्ट्रेलिया सरकार (Australian Government) ले कुनै पनि हालतमा लैंगिक हिंसा सहँदैन।

लैंगिक हिंसा कसैको अनुमतिबिना त्यो व्यक्तित्व लक्षित हुन्छ।

लैंगिक हिंसा अन्तर्गत निम्न क्रियाकलापहरू पर्छन्:

- कसैलाई जबर्जस्ती संभोग वा यौन क्रियाकलाप गराउने;
- कसैलाई जबर्जस्ती अश्लिल चलचित्र हेर्न लगाउने; वा
- नाबालिगसँग संभोग वा यौन क्रियाकलाप गर्ने।

आफ्नो पार्टनर, पतिपत्नी वा परिवारका सदस्यहरूमाथिको लैंगिक हिंसा पनि गैरकानूनी हो।

महिलाको पुरुषको जतिकै समान अधिकार छ।

अष्ट्रेलियाको कानूनले महिला र पुरुष दुवैलाई समान व्यवहार गर्छ।

एक सुखी सम्बन्धमा र समुदायमा हिंसामुक्त जीवन बाँच्न पाउनु सबैको अधिकार हो।

महिलाहरूले दुर्व्यवहार वा हिंसा सहनु पर्दैन।

अष्ट्रेलियामा सहयोग गर्ने सांस्कृतिक संवेदनशील सेवाहरू उपलब्ध छन्।

1800 RESPECT अष्ट्रेलियाको राष्ट्रिय लैंगिक हिंसा, घरेलु तथा परिवार हिंसा परामर्श सेवा (Australia's National Sexual Assault, Family and Domestic Violence Counselling service) हो। यसले निःशुल्क, गोप्य फोन तथा अनलाइन परामर्श तथा जानकारी दिन्छ। परामर्शदाताले तपाईंको कुरा सुन्छन्, प्रश्नहरूको जवाफ दिन्छन् र उनीहरूले तपाईंलाई तपाईंको स्थानीय क्षेत्रमा रहेका अन्य सहयोगी सेवामा सिफारीस गर्न सक्छन्।

1800 737 732 मा फोन गर्नुहोस् वा 1800 RESPECT को वेबसाइट www.1800RESPECT.org.au मा जानुहोस्।

तपाईंलाई दोभाषे चाहिन्छ?

अनुवाद तथा दोभाषे सेवा (**Translating and Interpreting Service**, छोटकरीमा TIS) लाई **131 450** मा निःशुल्क फोन गर्नुहोस्।

TIS ले तपाईंलाई अन्य सेवा प्रदायकहरूसँग कुराकानी गर्न मद्दत गर्छ। TIS ले परामर्श सेवा प्रदान गर्दैन।